



लैंगिक हिंसा (सेक्सुयल एसल्ट)

अष्ट्रेलियामा कसैमाथि लैंगिक हिंसा गर्नु गैरकानूनी हो।

यस्तो लैंगिक हिंसा (सेक्सुयल एसल्ट) गर्ने पुरुष वा महिला जो सुकै पनि जेल जान सक्छ।

यदि तपाईं वा तपाईंले चिनेको मान्छे खतरामा भएको थाहा छ भने प्रहरीलाई **000** मा सम्पर्क गर्नुहोस्।

अष्ट्रेलियामा प्रहरीले सुरक्षा गर्छ र भरोसा गर्न सकिन्छ।

निःशुल्क, गोप्य परामर्श तथा जानकारीका लागि **1800 737 732** मा 1800RESPECT लाई फोन गर्नुहोस्।

यदि तपाईंलाई निःशुल्क दोभाषेको आवश्यकता छ भने, **131 450** मा फोन गर्नुहोस्।

अष्ट्रेलिया सरकार (Australian Government) ले कुनै पनि हालतमा लैंगिक हिंसा सहँदैन।

लैंगिक हिंसा कसैको अनुमतिबिना त्यो व्यक्तित्व लक्षित हुन्छ। आफ्नो पार्टनर अर्थात् जोडी, पतिपत्नी वा परिवारका सदस्यहरूमाथिको लैंगिक हिंसा गैरकानूनी हो।

लैंगिक हिंसा अन्तर्गत निम्न क्रियाकलापहरू पर्छन्:

- कसैलाई जबरजस्ती संभोग वा यौन क्रियाकलाप गराउने;
- कसैलाई जबरजस्ती अश्लिल चलचित्र हेर्न लगाउने; वा
- नाबालिगसँग संभोग वा यौन क्रियाकलाप गर्ने।

महिलाको पुरुषको जतिकै समान अधिकार छ।

अष्ट्रेलियामा कानूनले महिला र पुरुष दुवैलाई समान व्यवहार गर्छ।

सबैजनाको उनीहरूको परिवार, साथी तथा प्रेमीहरूसँग सकारात्मक अनुभव गर्ने तथा सुरक्षित सम्बन्धमा रहने अधिकार हुन्छ। हिंसा कहिल्यै पनि स्विकार्य हुँदैन। कसैले पनि हिंसा गरेको सहनु पर्दैन।

अष्ट्रेलियामा सहयोग गर्ने सांस्कृतिक संवेदनशील सेवाहरू उपलब्ध छन्।

1800RESPECT अष्ट्रेलियाको राष्ट्रिय लैंगिक हिंसा, परिवार तथा घरेलु हिंसाको परामर्श सेवा हो। यसले निःशुल्क, गोप्य टेलिफोन तथा अनलाइन परामर्श तथा जानकारी प्रदान गर्छ। परामर्शदाताहरूले तपाईंका कुराहरू सुन्नेछन्, प्रश्नहरूका उत्तर दिनेछन् र तपाईंको स्थानीय क्षेत्रमा रहेका अन्य सहायता सेवाहरूमा सिफारिश गर्नेछन्।

1800 737 732 मा फोन गर्नुहोस् वा **1800RESPECT** को वेबसाइट www.1800RESPECT.org.au मा जानुहोस्।

तपाईंलाई दोभाषे चाहिन्छ?

अनुवाद तथा दोभाषे सेवा (**Translating and Interpreting Service (TIS)**) लाई **131 450** मा फोन गर्नुहोस्। TIS को कुनै दोभाषेले अन्य सेवाहरूसँग कुरा गर्न तपाईंलाई मद्दत गर्न सक्छन्, तथापि TIS ले परामर्श प्रदान गर्दैन। सबै फोन कलहरू निःशुल्क तथा गोप्य हुन्छन्।